

न्याशभिल फेरि खोलनको लागि नक्सा

न्याशभिल शहरले शहरलाई फेरि काममा ल्याउन निम्न योजना सिर्जना गरेको छ।

ठोस तथ्य यो हो कि भाइरसको लागि प्रभावकारी खोप नभएसम्म हाम्रो शहर COVID-19 सँग बाँच्नेछ।

COVID-19 सँग बाँच्नुको अर्थ COVID-19 सँगै काममा फर्कनु हो।

हामीले हामी सबैलाई फेरि घर नफर्काउने लहर सिर्जना गर्दैनौं भनी सुनिश्चित गर्न होसियारीका साथ अगाडि बढ्नुपर्छ।

न्याशभिलको अर्थ चरण-चरणमा खुल्नेछ। चरणहरूको बीच न्यूनतम 14 दिनको अवधि राखेर, स्वीकारयोग्य अवधिको लागि मेट्रिक्समा सकारात्मक सुधार/स्थिरता छ भने मात्र हामी अर्को चरणमा जानेछौं।

यहाँ बस्नुहोस् घर मात्र (5/10 मा समाप्त भयो)	सबै निवासी	रेस्टुरेन्ट र बारहरूको सेवा दिने खाना	बार र मनोरञ्जन कार्यक्रम स्थलहरू	खुद्रा पसल र आर्थिक व्यवसाय	नड सलुन, कपाल सलुन, मसाज, आदि।	स्वास्थ्यस्याहार र दन्त	जिम र तन्दुरुस्ती	खेल मैदानहरू, टेन्निस् र बास्केटबल कोर्टहरू	खेलकुद कार्यक्रम स्थलहरू
	सबै निवासी घर बस्नुहोस् अन्यथा अवश्य आवश्यक सबै यहाँबाट काम गर्नु घर नभएसम्म	बन्द गरिएको मात्र कर्बसाइड सेवा र टेकआउट	बन्द गरिएको	बन्द गरिएको	बन्द गरिएको	सुरुवात अप्रिल 30, रुटिन र मोनिनत प्रक्रियाहरू <70 वर्ष कर्मचारीहरू स्क्रिन गरियो दैनिक र	बन्द गरिएको	बन्द गरिएको	बन्द गरिएको

न्याशभिल फेरि खोलनको लागि नक्सा

	आवश्यक सबै निवासी यहाँ मास्क लगाउनुहोस् सार्वजनिक विद्यालयहरू बन्द हुनेछन् सम्मेलनहरू छैनन् 10 भन्दाबढि					मास्क लगाउनुहोस्			
--	--	--	--	--	--	---------------------	--	--	--

14 दिनको लागि मेट्रिक्सको सकारात्मक सुधार/स्थिरता छ भने, चरण एक सुरु गर्नुहोस्



चरण एक (5/11-5/24)	सबै निवासी	रेस्टुरेन्ट र बारहरूको सेवा दिने खाना	बार र मनोरञ्जन कार्यक्रम स्थलहरू	खुद्रा पसल र आर्थिक व्यवसाय	नड सलुन, कपाल सलुन, मसाज, आदि।	स्वास्थ्यस्याहार र दन्त	जिम र तन्दुरुस्ती	खेल मैदानहरू, टेन्निस् र बास्केटबल कोर्टहरू	खेलकुद कार्यक्रम स्थलहरू
	65+ वर्ष र उच्च-जोखिम घरमा सबै यहाँबाट काम गर्नुहोस् घर, सम्भव भएमा	1/2 मा खोलनुहोस् क्षमता सबै सफा गर्नुहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग	बन्द गरिएको	1/2 मा खोलनुहोस् क्षमता कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र लगाउनुहोस्	बन्द गरिएको	रुटिन र मोनिनत प्रक्रियाहरू <70 वर्ष कर्मचारीहरू स्क्रिन गरियो दैनिक र	बन्द गरिएको	बन्द गरिएको	बन्द गरिएको

न्याशभिल फेरि खोलनको लागि नक्सा

	सबै निवासी आवश्यक छ यहाँ मास्क लगाउनुहोस् सार्वजनिक विद्यालयहरू बन्द हुनेछन् सम्मेलनहरू छैनन् 10 भन्दाबढि	कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू बार क्षेत्रहरू बन्द छन् र होइन लाइभ संगीत		अनुहारका मास्कहरू		मास्क लगाउनुहोस्			
14 दिनको लागि मेट्रिक्सको सकारात्मक सुधार/स्थिरता छ भने, चरण दुई सुरु गर्नहोस					मेट्रिक्समा ठूलो कमी छ भने, चरण एकमा फर्कनुहोस्				
चरण दुई (5/25 मा सुरु भएको थियो)	सबै निवासी	रेस्टुरेन्ट र बारहरूको सेवा दिने खाना	खुद्रा पसल र आर्थिक व्यवसाय	व्यक्तिगत स्याहार सेवाहरू	तन्दुरुस्ती र व्यायाम	सङ्ग्रहालय र आकर्षणहरू	डे क्याम्पहरू	सामाज-चालित व्यवसाय	ठूलो खेलकुद र मनोरञ्जन कार्यक्रम स्थलहरू
	65+ वर्ष र उच्च-जोखिम बसाइ घरमा, यदि सम्भव सबै यहाँबाट काम गर्छन् घर, यदि	3/4 मा खोलनुहोस् क्षमता कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन	3/4 मा खोलनुहोस् क्षमता कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू	1/2 मा खोलनुहोस् क्षमता (निम्न समावेश छन्: कपाल र नङ सलुन, स्पा, ट्यानिस, मसाज, र	जिम र तन्दुरुस्ती केन्द्रहरू खुल्छन् 1/2 क्षमतामा कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक	1/2 मा खोलनुहोस् क्षमता (निम्न समावेश छन्: सङ्ग्रहालय चलचित्र मिनि-गल्फ बोलिड एली	यहाँ बसहरू चालू गर्नुहोस् 1/2 क्षमता कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक	बन्द गरिएको निम्न समावेश छन्: बार, क्लब, क्यारिओकी बार, पर्यटन, वयस्क	बन्द गरिएको

न्याशभिल फेरि खोलनको लागि नक्सा

<p>सम्भव</p> <p>सबै निवासी आवश्यक छ यहाँ मास्क लगाउनहोस् सार्वजनिक विद्यालयहरू बन्द हुनेछन्</p> <p>सम्मेलनहरू मा 25 सम्म समय (निम्न समावेश छन्:</p> <p>कार्यक्रम, बैठक, विवाह, क्रियाकार्य, आदि।)</p>	<p>मास्कहरू</p> <p>सबै सफा गर्नुहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग</p> <p>बार क्षेत्रहरू बन्द गरिएको</p> <p>लाइभ मनो-रञ्जनलाई अनुमति दिइएव उचित यसका साथ सामाजिक दूरी, सबै दर्शकहरूले यो अनिवार्य गर्नुपर्छ, बस्नुपर्छ टेबुलहरूमा, टेबुल सेवा मात्र यहाँ बारहरू र रेस्टुरेन्टहरूमा w/ लाइभ मनो-</p>	<p>सबै सफा गर्नुहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग</p> <p>सबै सफा गर्नुहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग</p> <p>यहाँ ग्राहकहरू प्रतीक्षा क्षेत्रहरू तर्फ गन्ती हुन्छ क्षमता जम्मा</p>	<p>ट्याटु सेवाहरू, आदि।)</p> <p>कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू</p> <p>सबै सफा गर्नुहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग</p> <p>एरोबिकको लागि क्रियाकलापहरू, वृद्धि सामाजिक यतिमा दूरी 10 फिट।</p> <p>बाहिर प्रयोग गर्नुहोस् स्थानहरू जब सम्भव</p> <p>पुलहरू यति बेला खुल्छन् 1/2 क्षमता</p>	<p>अनुहार लगाउन मास्कहरू</p> <p>सबै सफा गर्नुहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग</p> <p>यसको उपयोग सीमित गर्नुहोस् साझा गरिएको उपकरण</p> <p>एरोबिकको लागि क्रियाकलापहरू, वृद्धि सामाजिक यतिमा दूरी 10 फिट।</p> <p>बाहिर प्रयोग गर्नुहोस् स्थानहरू जब सम्भव</p> <p>पुलहरू यति बेला खुल्छन् 1/2 क्षमता</p>	<p>वाटर पार्कहरू, आदि।)</p> <p>कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू</p> <p>सबै सफा गर्नुहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग</p> <p>अन्तर्क्रियात्मक प्रदर्शनीहरू बन्द छन्</p> <p>आर्केडहरू बन्द गरिएको</p> <p>पर्यटनहरू बन्द गरिएको</p>	<p>अनुहार लगाउन मास्कहरू</p> <p>क्याम्परहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन बसमा मास्कहरू</p> <p>क्याफेटेरियाहरू बन्द गरिएको; प्याक भएको वा बक्स लन्चहरू मात्र</p> <p>रात बिताउने होइन क्याम्परहरू</p>	<p>मनोरञ्जन, ढुवानी मनो-रञ्जन, लाइभ मनोरञ्जन कार्यक्रम स्थल (अन्य) बारहरूभन्दा खानाको सेवा दिने र रेस्टुरेन्टहरू, आदि।)</p>		
---	---	--	--	---	---	---	---	--	--

न्याशभिल फेरि खोलनको लागि नक्सा

		<p>रञ्जन, सबै सप गर्नुहोस् मनोरञ्जन उपकरण प्रयोगकर्ताहरू बीच।</p>		<p>(पुलमा सन्दर्भ राख्नुहोस् प्लाकार्ड/बाथर लौड)</p> <p>टेन्निस् कोर्टहरू यसका साथ</p> <p>खोलनुहोस् सामाजिक दूरी</p> <p>टोली खेलकुदहरू बन्द गरिएको, यद्यपि गैर- सम्पर्क तालिम हो यहाँ अनुमति दिइएको अनुसार सामाजिकका साथ दूरी प्रोटोकल र सम्मेल आकार प्रतिबन्धहरू</p> <p>खेल मैदानहरू बन्द गरिएको</p>				
--	--	---	--	---	--	--	--	--

न्याशभिल फेरि खोलनको लागि नक्सा

					रिक्रिएशन लिगहरू बन्द गरिएको				
14 दिनको लागि मेट्रिक्सको सकारात्मक सुधार/स्थिरता छ भने, चरण तीन सुरु गर्नुहोस्					↓	↑	मेट्रिक्समा ठूलो कमी छ भने, चरण दुईमा फर्कनुहोस्		
चरण दुई परिमाजित	सबै निवासीहरू	रेस्टुरेन्ट र खानाको सेवा दिने बारहरू	खुद्रा पसल र आर्थिक व्यवसायहरू	व्यक्तिगत स्याहार सेवाहरू	तन्दुरुस्ती र व्यायाम	सङ्ग्रहालय र आकर्षणहरू	क्याम्पहरू	समाज- चालित व्यवसायहरू	ठूलो खेलकुद र मनोरञ्जन स्थलहरू
यस आदेश अन्तर्गत खुला रहने व्यवसायहरूका लागि आदेश 7 मा समावेश गरिएका सुरक्षा पूर्वसावधानीहरू कायम रहन्छन्	सम्भव भएमा, 65+ वर्ष र उच्च-जोखिममा भएका मानिसहरू घरैमा बस्नुहोस् सम्भव भएमा, सबै निवासीहरू घरैबाट काम गर्नुहोस् सबै निवासीहरूले सार्वजनिक स्थलहरूमा मास्क लगाउनुहोस्	यदि: खानाको बिक्रीबाट 50% राजस्वभन्दा कम भएमा बारहरू न्यूनतम रूपमा 14 दिनको लागि बन्द हुन अनिवार्य छ यदि: खानाको बिक्रीबाट 50% राजस्वभन्दा बढि भएमा	3/4 क्षमतामा खोल्नुहोस्	1/2 क्षमतामा खोल्नुहोस्	जिम र तुन्दुरुस्ती केन्द्रहरू 1/2 क्षमतामा खोल्नुहोस् मेट्रो पार्कहरू चरण 3 मा खुला रहन सक्छन् रिक खेलकुद लिगहरू खुला रहन सक्छन्	1/2 क्षमतामा खोल्नुहोस्	क्याफेटेरियाहरू बन्द हुनेछन्; प्याक वा बक्स लन्चहरू मात्र	50% क्षमता वा अधिकतममा 25 जना दर्शकहरू	बन्द गरिएको

न्याशभिल फेरि खोलनको लागि नक्सा

	एक समयमा 25 जनासम्मको सम्मेलन	प्रति तल्ला 50% ग्राहक वा 100 जना दर्शकहरू							
14 दिनको लागि मेट्रिक्सको सकारात्मक सुधार/स्थिरता छ भने, चरण तीनमा सुरु गर्नहोस् ↓					मेट्रिक्समा ठूलो कमी छ भने, चरण दुईमा फर्कनुहोस् ↑				
चरण तीन (6/22 मा सुरु भएको थियो)	सबै निवासी	रेस्टुरेन्ट र बारहरूको सेवा दिने खाना	खुद्रा पसल र आर्थिक व्यवसाय	व्यक्तिगत स्याहार सेवाहरू	तन्दुरुस्ती र व्यायाम	सङ्ग्रहालय र आकर्षणहरू	क्याम्पहरू	सामाज-चालित व्यवसाय	ठूलो खेलकुद र मनोरञ्जन कार्यक्रम स्थलहरू
	65+ वर्ष र उच्च-जोखिम बसाइ घरमा, यदि सम्भव सबै निवासी यहाँबाट काम गर्छन् घर, यदि सम्भव सबै निवासी आवश्यक छ यहाँ मास्क लगाउनहोस्	3/4 मा खोलनुहोस् क्षमता कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू सबै सफा गर्नहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग	3/4 मा खोलनुहोस् क्षमता कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू सबै सफा गर्नहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग	1/2 मा खोलनुहोस् क्षमता कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू सबै सफा गर्नहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग	जिम र तन्दुरुस्ती केन्द्रहरू खुल्छन् 1/2 क्षमतामा कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू सबै सफा गर्नहोस्	1/2 मा खोलनुहोस् क्षमता कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू सबै सफा गर्नहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग	दिन समावेश हन्छ क्याम्प र पारिवारिक क्याम्पहरू, पूर्णमा खोलनुहोस् क्षमता क्याम्पहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू	1/2 मा खोलनुहोस् क्षमता निम्न समावेश छन्: बार, क्लब, क्यारिओकी बार, पर्यटन, वयस्क मनोरञ्जन, ढुवानी मनोरञ्जन, साना	बन्द गरिएको

न्याशभिल फेरि खोलनको लागि नक्सा

	<p>सार्वजनिक</p>	<p>बार क्षेत्रहरू 1/2 मा खोलनुहोस् क्षमता; होइन यहाँ उभिएँ बारहरू</p> <p>लाइभ मनो- रञ्जनलाई अनुमति दिइएको</p> <p>नाच छैन भुँई</p>			<p>पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग</p> <p>एरोबिकको लागि क्रियाकलापहरू, वृद्धि सामाजिक यतिमा दूरी 10 फिट।</p> <p>यसको उपयोग सीमित गर्नुहोस् साझा गरिएको उपकरण</p> <p>पुलहरू यति बेला खल्छन् 1/2 क्षमता (पुलमा सन्दर्भ राख्नुहोस् प्लाकार्ड/बाथर लोड)</p> <p>खेलकुद सविधाहरू खोल्नुहोस्</p>	<p>अन्तर्क्रियात्मक प्रदर्शनीहरू खुलिनेछन्</p> <p>गौण र सहभागीपूर्ण क्रियाकलापहरू खुलिनेछन् (आर्केड, पुल, डार्ट, फुजबल, आदि।)</p> <p>पर्यटन र सार्वजनिक कार्यक्रम यतिमा खोल्नुहोस् 1/2 क्षमता</p>	<p>कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू</p> <p>क्याफेटेरियाहरू बन्द गरिएको; प्याक भएको वा बक्स लन्चहरू मात्र</p>	<p>संगीत कार्यक्रम स्थलहरू, कार्यक्रम स्थलहरू)</p> <p>कार्यक्रम र प्रदर्शनीहरू यतिमा सीमित गरिएको छ 250 दर्शकहरू; उपलब्ध गराउन अनिवार्य छ यतिको लागि बस्नेतीस्यवसिलो यसको आधा जम्मा उपस्थित मानिसहरू</p> <p>कर्मचारीहरू दैनिक रूपमा स्क्रिन गरिन्छन् र आवश्यक अनुहार लगाउन मास्कहरू</p>
--	------------------	---	--	--	---	---	---	---

न्याशभिल फेरि खोलनको लागि नक्सा

					खेल मैदानहरू खोलनुहोस् रिक्रिएशन लिगहरू खोलनुहोस्, अनिवार्य सामाजिक कायम राखनुहोस् दूरी माझ दर्शकहरू			सबै सफा गर्नुहोस् पछि फेरि निस्कन्छ प्रत्येक प्रयोग लाइभ मनो- रञ्जनलाई अनुमति दिइएको नाच छैन भुँई बार क्षेत्रहरू 1/2 मा खोलनुहोस् क्षमता; होइन यहाँ उभिएँ बारहरू		
28 दिनको लागि मेट्रिक्सको सकारात्मक सुधार/स्थिरता छ भने, चरण चार सुरु गर्नुहोस्					↓	मेट्रिक्समा ठूलो कमी छ भने, चरण तीनमा फर्कनुहोस्				
चरण चार	सबै निवासी	रेस्टुरेन्ट र बारहरूको सेवा दिने खाना	खुद्रा पसल र आर्थिक व्यवसाय	व्यक्तिगत स्याहार सेवाहरू	तन्दुरुस्ती र व्यायाम	सङ्ग्रहालय र आकर्षणहरू	डे क्याम्पहरू	सामाज- चालित व्यवसाय	ठूलो खेलकुद र मनोरञ्जन कार्यक्रम स्थलहरू	
	यहाँबाट काम गर्छन्	पूर्णमा खोलनहोस	पूर्णमा खोलनहोस	पूर्णमा खोलनहोस	जिम र तन्दुरुस्ती केन्द्रहरू खुल्छन्	पूर्णमा खोलनुहोस् क्षमता	डे क्याम्पहरू खोलनुहोस्	पूर्णमा खोलनहोस	TBD मा खोलनहोस	

न्याशभिल फेरि खोलनको लागि नक्सा

	घर भनेको वैकल्पिक मास्कहरू लगाउँदै वैकल्पिक छ तर सिफारिस गरिएको छ	क्षमता बार क्षेत्रहरू पूर्णमा खोलनुहोस् क्षमता नाच मञ्चहरू खोलनुहोस्	क्षमता	क्षमता	पूर्ण क्षमतामा एरोबिकको लागि क्रियाकलापहरू, वृद्धि सामाजिक यतिमा दूरी 10 फिट। पुलहरू यति बेला खुल्छन् पूर्ण क्षमता खेलकूद मैदान र कोर्टहरू पूर्णमा खोलनुहोस् क्षमता	अन्तर्क्रियात्मक प्रदर्शनीहरू खुलिनेछन् आर्केडहरू खुलिनेछन् पर्यटनहरू खुलिनेछन्	पारिवारिक क्याम्पहरू खोलनुहोस् रात बिताउने क्याम्पहरू खुल्छन्	क्षमता कार्यक्रम र प्रदर्शनीहरू यतिमा सीमित उपस्थित TBD बार क्षेत्रहरू पूर्णमा खोलनुहोस् क्षमता नाच मञ्चहरू खोलनुहोस्	क्षमता
--	--	--	--------	--------	--	---	--	--	--------

पुनः आरम्भको प्रक्रियाको कुनै बेला, सम्पूर्ण वा आंशिक रूपमा, न्याशभिल र टेन्नेसीले COVID-19 को निरन्तर प्रकोपहरू अनुभव गर्ने उच्च सम्भावना छ जसले हामीलाई योजनाको अघिल्लो चरणमा जान बाध्य बनाउनेछ।

न्याशभिलका निवासी र व्यवसायहरूले योजनाको प्रत्येक चरणलाई जति होसियारीका साथ पालना गर्छन्, त्यति नै हामी ट्रायाकमा रहनेछौं र त्यति नै छिटो हामी व्यवसायमा सुरक्षित रूपमा फर्कन सक्छौं।